



लोक सेवा आयोग सुर्खेत कार्यालय, सुर्खेत



सूचना नं. ०८/०७७-७८, मिति २०७७/०८/०४

प्रहरी सहायक निरीक्षक पदको परीक्षा भवन/केन्द्र कायम गरिएको सूचना:

यस कार्यालयबाट संचालन हुने नेपाल प्रहरीको विज्ञापन नम्बर ०४/०७६-७७(खुला/समावेशी), प्रहरी सहायक निरीक्षक पदको **श्री कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, सुर्खेत (हाल नेपालगञ्ज) बाट** लिखित परीक्षाको लागि छनौट भएका उम्मेदवारहरूको पूर्व प्रकाशित लिखित परीक्षा कार्यक्रम अनुसार निम्न मिति, समय र स्थानमा लिखित परीक्षा संचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

परीक्षा कार्यक्रम:

विज्ञापन नं. ०४/७६-७७ खुला तथा समावेशी	पद: प्रहरी सहायक निरीक्षक	परीक्षा मिति र समय			
		प्रथम पत्र	द्वितीय पत्र	तृतीय पत्र	
		सामान्य ज्ञान तथा बौद्धिक परीक्षण	अंग्रेजी तथा नेपाली भाषा	पेशागत सैद्धान्तिक ज्ञान (खण्ड-क)	पेशागत व्यवहारिक परीक्षण (खण्ड-ख)
		२०७७/०८/१८ गते दिनको १:०० बजे (५० मिनेट)	२०७७/०८/१९ गते दिनको १:०० बजे (२ घण्टा ३० मिनेट)	२०७७/०८/२० गते दिनको १:०० बजे (२ घण्टा १५ मिनेट)	२०७७/०८/२० गते दिनको ३:२५ बजे (४५ मिनेट)

परीक्षा केन्द्र/भवन:

सि. नं.	रोल नं./दर्ता नं. (देखि - सम्म)	संख्या	परीक्षा भवन/केन्द्रको नाम	कैफियत
१	६६६४-१५२८७	१००	श्री सुर्खेत क्याम्पस (शिक्षा), मैत्री भवन, सुर्खेत	"क" केन्द्र
२	१५२९०-१५५४०	१००	श्री सुर्खेत क्याम्पस (शिक्षा), मैत्री भवन, सुर्खेत	"ख" केन्द्र
३	१५५४३-१५७६३	१००	श्री सुर्खेत क्याम्पस (शिक्षा), नयाँ भवन, सुर्खेत	"क" केन्द्र
४	१५७६४-१५९३४	८०	श्री सुर्खेत क्याम्पस (शिक्षा), नयाँ भवन, सुर्खेत	"ख" केन्द्र,
५	१५९३६-२३८७१	१०७	श्री लोक सेवा आयोग, सुर्खेत कार्यालयको परीक्षा हल, सुर्खेत	
६	विशेष परीक्षा केन्द्र:- लोक सेवा आयोग, सुर्खेत कार्यालय, सुर्खेत । कोभिड-१९ बाट संक्रमित भएका वा बिरामी भएका उम्मेदवारहरूको लागि लोक सेवा आयोग, सुर्खेत कार्यालय, सुर्खेतमा परीक्षा भवन कायम गरिएको छ । सम्बन्धित उम्मेदवारहरूले सम्पर्क नं. (०८३-५२०१०६/९८४८०३७६७५), इमेल (surkhet@psc.gov.np) वा निवेदनको माध्यमबाट लोक सेवा आयोग, सुर्खेत कार्यालयमा सोको जानकारी गराउनुहुन सूचित गरिन्छ ।			



लोक सेवा आयोग सुर्खेत कार्यालय, सुर्खेत



द्रष्टव्यः (परीक्षार्थीले पूर्णरूपमा पालना गर्नुपर्ने)

- ❖ प्रवेशपत्र विना परीक्षामा सम्मिलित नगराईने हुँदा प्रवेशपत्र साथमा लिई परीक्षा शुरु हुनु भन्दा १ घण्टा ३० मिनेट अगावै परीक्षा केन्द्रमा आईपुग्नु पर्नेछ ।
- ❖ परीक्षा भवनमा झोला, मोबाइल फोन तथा अन्य इलेक्ट्रोनिक डिभाइसहरू लैजान निषेध गरिएको छ ।
- ❖ उत्तरपुस्तिकामा कालो मसी भएको कलम/डटपेन मात्रै प्रयोग गर्नु पर्नेछ। बस्तुगत बहु बैकल्पिक प्रश्नको उत्तर दिदा **(Capital Letter मा A, B, C, D)** लेख्नुपर्ने छ ।
- ❖ परीक्षार्थीले परीक्षा केन्द्रमा आउँदा नेपाली नागरिकताको सक्कल प्रमाण पत्र वा नेपाल सरकारद्वारा जारी गरिएको फोटो सहितको परिचय-पत्र लिई आउँनुपर्ने छ ।
- ❖ परीक्षा केन्द्रमा उम्मेदवारहरूले आफ्नो प्रयोजनको लागी माक्स, स्यानिटाईजर तथा खानेपानी लिई आउनु पर्नेछ ।
- ❖ उम्मेदवारहरूले परीक्षा केन्द्रमा प्रवेश गर्दा, शौचालय प्रयोग गर्दा र परीक्षा केन्द्रवाट बाहिर निस्कदा भिडभाड नगरिकन एक आपसमा कम्तिमा दुई मिटरको दुरी कायम गरि क्रमैसंग तोकिएको स्थानमा जानु पर्नेछ।
- ❖ परीक्षार्थीहरू समूहमा भेला हुने कुराकानी गर्ने गर्नु हुदैन ।
- ❖ परीक्षामा खटिएका जनशक्तीले दिएको निर्देशन पूर्णरूपमा पालना गर्नु पर्नेछ।
- ❖ परीक्षार्थीले लेख बाँकी रहेको उत्तरपुस्तिकाको खाली ठाउँमा आफै काट्नु पर्ने छ र उत्तरपुस्तिका गन्ती गरी बुझाउनु पर्नेछ।
- ❖ कोभिड-१९ बाट संक्रमित भएको अवस्थामा फोन, इमेल वा निवेदनको माध्यमबाट सम्बन्धित उम्मेदवारले सोको जानकारी लोक सेवा आयोग, सुर्खेत कार्यालयमा गराउनुपर्ने छ । संक्रमित उम्मेदवारहरूको लागि लोक सेवा आयोग, सुर्खेत कार्यालयमा छुट्टै केन्द्रको व्यवस्था गरिएको छ ।

(भरत खनाल)
शाखा अधिकृत

(पूर्णमान श्रेष्ठ)
उप सचिव